



कोशी प्रदेश सरकार  
आर्थिक मामिला तथा योजना मन्त्रालय  
**प्रदेश राजस्व कार्यालय**  
इटहरी, सुनसरी, नेपाल



प.सं. :- ०८३/८४

च.नं. :- ७०

मिति :- वि.सं. २०८३/०४/२७

ने.स. :- १९४६ दिल्लागा, ३० बुधवार

विषय: सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धमा।

श्री सबै मन्त्रालय/सचिवालय/आयोग/कार्यालयहरू, कोशी प्रदेश, विराटनगर।

श्री महानगरपालिका/ उप-महानगरपालिका, नगरपालिका, गाउँपालिका सबै, कोशी प्रदेश, नेपाल।

श्री सबै निर्देशनालय/कार्यालयहरू, कोशी प्रदेश।

प्रस्तुत विषयमा कोशी प्रदेश आर्थिक ऐन, २०८३ बमोजिम सवारी साधन कर तथा जरिवाना छुटको प्रावधानबारे जानकारी गराउन यसै पत्रसाथ संलग्न गरिएको छ। सरकारी निकाय/ कार्यालयको नाममा दर्ता रहेका सवारी साधनको कर तिर्न वा दर्ता किताब नवीकरण गर्न बाँकी भएमा सम्बन्धित यातायात व्यवस्था/सेवा कार्यालयमा गई समयमै सवारी साधन कर तिर्न, बुझाउन हुन अनुरोध गर्दछु।

प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति  
Bidur Poudel  
pro.koshi82@gmail.com

(विदुर पौडेल)

शाखा अधिकृत

कोशी प्रदेश आर्थिक ऐन, २०८३ अनुसार सवारी साधन कर, जरिवाना छुट सम्बन्धी जानकारी

| दफा/<br>अनुसूची                 | भएको व्यवस्था                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        | समयावधि                                    |
|---------------------------------|------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|--------------------------------------------|
| अनुसूची-२<br>को<br>बुँदा नं. १९ | सवारी साधन कर तथा नवीकरण दस्तुर तीन वर्ष भन्दा बढी अवधिसम्म बक्यौता रहेकोमा पछिल्लो तीन वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर र जरिवाना लिई बाँकी अवधिमा लाग्ने जरिवाना मात्र छुट दिई नवीकरण गर्न सकिनेछ।                                                                                                                                                                                                                                                                                           | २०८४ जेठ<br>मसान्तसम्म                     |
| अनुसूची-२<br>को<br>बुँदा नं. २० | सरकारी निकायको नाममा दर्ता भएका सवारी साधन लिलाम गर्दा कर तिर्न बाँकी रहेछ भने बाँकी अवधिको सवारी साधन कर छुट गरी त्यस्तो सवारी साधनको लगत कट्टा गरिनेछ।                                                                                                                                                                                                                                                                                                                                             | आ.व.२०८३<br>/८४                            |
| अनुसूची-२<br>को<br>बुँदा नं. २१ | पाँच वर्ष भन्दा बढी अवधिको सवारी कर तिर्न बाँकी रहेको र दर्ता खारेज गर्न चाहेको जुनसुकै सवारी धनीले एक आर्थिक वर्ष २०८३/८४ को सवारी कर मात्र बुझाएमा अन्य तिर्न बाँकी कर, शुल्क, दस्तुर तथा जरिवाना छुट दिई त्यस्ता सवारी साधनको लगत कट्टा गरिनेछ।                                                                                                                                                                                                                                                   | २०८४ जेठ<br>मसान्तसम्म                     |
| अनुसूची-२<br>को<br>बुँदा नं. १६ | बीस वर्ष आयु पूरा भएको, स्क्रयापमा गएको, जफत गरिएको, सवारी दुर्घटनामा परी सञ्चालनमा नरहेको सवारीको दर्ता खारेज गर्नु पर्दा कर बाँकी रहेको भए आर्थिक वर्ष २०८३/८४ को सवारी कर मात्र बुझाएमा अन्य तिर्न बाँकी कर, शुल्क, दस्तुर तथा जरिवाना छुट दिई त्यस्ता सवारी साधनको लगत कट्टा गरिनेछ। सवारी दर्ता प्रमाणपत्र हराएको वा नासिएको हकमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा लगत कट्टा गरिनेछ।                                                                                               | २०८४ जेठ<br>मसान्तसम्म                     |
| दफा १७<br>(ङ)                   | सार्वजनिक निर्माण कार्य, प्राकृतिक स्रोत उत्खनन् तथा विक्री कार्य लगायत सरकारी निकायसँगको सम्झौता अनुसार कार्य गर्ने व्यक्ति, फर्म, वा कम्पनीले प्रयोग गर्ने सवारी साधन वा हेभी उपकरणको सवारी साधन कर तिरेको वा दर्ता किताब नवीकरण गरेको कागजात हेर्न वा पेश गर्न लगाउनु पर्नेछ।                                                                                                                                                                                                                     | नियमित<br>रूपमा                            |
| दफा १७<br>अनुसार थप<br>गरिएको   | अनुसूची-१६ बमोजिम नदीजन्य सामाग्री उत्खनन्, सङ्कलन, प्रशोधन वा विक्री वितरणमा प्रचलित कानूनको उल्लङ्घन गरेमा जरिवाना गर्न नियन्त्रणमा लिइएका सवारी साधन/हेभी उपकरणले सवारी साधन कर दाखिला गरे नगरेको बारेमा स्थानीय तहले वा अन्य निकायले दर्ता किताब ब्लु-बुक हेर्नु पर्नेछ। सवारी कर तिर्न बाँकी रहेको वा ब्लु-बुक नवीकरण नगरेकोलाई यातायात व्यवस्था कार्यालयमा पठाएर सवारी साधन कर तिर्न लगाउनु पर्नेछ। सवारी साधन कर तिरेको कागज पेश गरेपछि मात्र सवारी साधन लैजान पाउने व्यवस्था मिलाउनु पर्नेछ। | सवारी<br>साधनका<br>धनीलाई<br>जरिवाना गर्दा |